

पाहिला खानुहोस



seattle.gov/util/stopfoodwaste

आफ्नो फ्रजिको बट्टा वा शेल्फमा चन्हिहको लागि यो पहला खानुहोस् भन्ने स्टकिरको प्रयोग गर्नुहोस् । छट्टी खानु पर्ने खानाहरूलाई त्यो बट्टामा राख्नुहोस् ताकि सुरुमा कहाँ हेर्नुपर्न हो त्यो सबैलाई थाहा होस् ।

पैसाको बचत गर्नुहोस्
पर्यावरणको रक्षा गर्नुहोस्
खाना कम खेर फाल्नुहोस्



**Seattle
Public
Utilities**